

Pro

Chapter 9

Nepali Interlinear

Reference: Nepali ERV

1
:שבעה עמודיה קצבה ביתה בנתה חכמות
saat uska-khambaharu kaatin aaphno-ghar banain bud-dhile
[H7651](#) [H5982](#) [H2672](#) [H1129](#) [H2454](#)

ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी।

2
:שולחן ערכה אף יינה מסכה טבחה טבחה
टेबुल आफ्नो र-सजाइन् आफ्नो-दाखमद्य मिलाइन् आफ्नो-मासु मारिन्
[H7979](#) [H0637](#) [H3196](#) [H4537](#) [H2874](#) [H2873](#)

उसले मासु पकाई अनि त्यसपछि दाखरस बनाई। उसले खाना टेबिलमाथि राखी।

3
:קרת מרמי גפי על תקרא נערתיה שולחה
शहरको उचाइहरूको शिखरहरूबाट - बोलाउन् आफ्ना-दासीहरूलाई पठाइन्
[H7176](#) [H4791](#) [H1610](#) [H7121](#) [H5291](#) [H7971](#)

तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई।

4
:לו אמרה לב חסרה הנה יסר פתי מי
उसलाई भन्छ बुद्धिको कमी यता फर्कास् छ को-भोली
[H0559](#) [H2638](#) [H2008](#) [H5493](#) [H4310](#)

“तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ।” उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी।

5
:מסכתיו בין ושרו בלחמי לחמו לכו
मैले-मिलाएको दाखमद्यबाट र-पिउ मेरो-रोटी खाउ आउ
[H4537](#) [H3196](#) [H8354](#) [H3899](#) [H3212](#)

“आओ, अनि मेरा ज्ञानका भोजन खाओ। अनि दाखरस पनि पिओ जुन मैले तयार पारेकी छु।

6
:בינה בדרה ואשרו וחי פתאים עובו
समझको बाटोमा र-हिँड र-बाँच भोलेपना छोड
[H0998](#) [H1870](#) [H0833](#) [H2421](#)

अनुभवहीनता तिमी पछि छोड अनि समझशक्ति भएको बाटोमा हिँड।”

7
:מוקו לרשע ומוכיח קלון לו לקח לץ ויר
कलंक दुष्टलाई र-हतकाउने अपमान आफूलाई पाउँछ खिल्लाडीलाई सुधाने
[H7563](#) [H3198](#) [H7036](#) [H3947](#) [H3887](#) [H3256](#)

अरूलाई अपमान गर्नेहरूलाई सुधाने खोज्ने मानिस आफै अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ।

8
:ויאהבהו ר-प्रेम-गर्नेछ बुद्धिमानलाई हतकाउ घृणा-गरोस्-तिमीलाई नहोस्-कि खिल्लाडीलाई हतकाउ नगर
[H0157](#) [H2450](#) [H3198](#) [H8130](#) [H6435](#) [H3887](#) [H3198](#) [H0408](#)

अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्क्यौ भने उसले तिमीलाई प्रेम गर्न थाल्छ।

9
:— לקח ויוסר לצהיק הורע עוד ויחכם
शिक्षा र-थप्नेछ धर्मीलाई सिकाउ अझै र-झन्-बुद्धिमान-हुनेछ बुद्धिमानलाई देउ
[H3948](#) [H3254](#) [H6662](#) [H3045](#) [H5750](#) [H2449](#) [H2450](#) [H5414](#)

ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझै ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ।

תְּחִלָּתָא	חֲכִמָּה	יִרְאַת	יְהוָה	וְדַעַת	קָדְשִׁים	בִּינָה:	10
प्रारम्भ	बुद्धिको	भय	परमप्रभुको	र-ज्ञान	पवित्रहरूको	समझ	
H8462	H2451	H3374	H3068	H1847	H6918	H0998	

परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो।

כִּי-	בִּי	יִרְבּוּ	יְמֵיךָ	וְיוֹסִיפוּ	לְךָ	שָׁנֹת	חַיִּים:	11
किनभने	मद्वारा	बढ्नेछन्	तिम्रा-दिनहरू	र-थपिनेछन्	तिमीलाई	वर्षहरू	जीवनका	
			H3117	H3254		H8141		

किनभने तिम्रो आयु बढने, दिन समय बढ्नु र तिम्रो जीवनमा बर्षको बर्ष बढेर जानु मबाट नै हुन्छ।

אִם-	חֲכִמָּה	חֲכִמָּה	לְךָ	וְלֹא-	לְבָרְךָ	תִּשָּׂא:	12
यदि	बुद्धिमान-छौ	बुद्धिमान-छौ	तिमीलाई	र-खिल्लाडी-गरे	एकलैले	भोग्नेछ	
	H2449	H2449		H3887	H0905	H5375	

यदि तिम्रो बुद्धिमान छौ भने तिम्रो आफैले लाभ उठाउने छौ। तर यदि तिम्रो ठट्टा गर्छौ भने तिम्रो आफैले दुःख पाउनेछौ।

אִשָּׁת	כְּסִילוֹת	הַמִּיָּה	פְּתוּיֹת	וּבִל-	יִדְעָה	מָה:	13
स्त्री	मूर्खताकी	हल्ला-गर्ने	भोली	र-केही	जान्दैन	केही	
H0802	H3687	H1993	H6615	H1077	H3045	H4100	

मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छ तर ऊ मूर्ख हो, र केही पनि जान्दैन।

וַיִּשְׁבְּהָ	לְפֶתַח	בֵּיתָהּ	עַל-	כֹּסֵא	מְרֹמֵי	קִרְיָת:	14
र-बस्छे	ढोकामा	घरको	-	चौकीमा	उचाइहरूमा	शहरको	
H3427	H6607			H3678	H4791	H7176	

ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे।

לְקָרָא	לְעִבְרֵי-	דָּרָךְ	הַמְּיֹשָׁרִים	אֶרְחוֹתָם:	15
बोलाउनलाई	बाटोमा-हिँड्नेहरूलाई	बाटोको	सिधा-जानेहरूलाई	आफ्नो-बाटोहरूमा	
H7121		H1870	H3474	H0734	

उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे,

מִי-	פְּתִי	יִסֹר	הַנָּהָ	וּחֹסֶר-	לֵב	וְאִמְרָה	לּוֹ:	16
को-भोली	छ	फर्कोस्	यता	र-कमी	बुद्धिको	र-भन्छे	उसलाई	
H4310		H5493	H2008	H2638		H0559		

“हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन।

מַיִם-	בְּנוֹבִים	יְמִתְקוּ	וְלֶחֶם	סֹתְרִים	יִנְעָם:	17
पानी	चोरिएको	मीठो	र-रोटी	लुकेको	स्वादिलो	
H4325	H1589	H4985	H3899		H5276	

“बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरेको खाना साँच्चै स्वादिष्ट हुन्छ।”

וְלֹא-	יִדְעַ	כִּי-	רִפְאִים	שָׁם	בְּעֵמְקֵי	שְׂאוּל	קִרְאֶיהָ:	18
तर-थाहा	पाउँदैन	कि	मृतकहरू	त्यहाँ	गहिराइमा	चिहानको	उसका-पाहुनाहरू	
H3808	H3045		H7496	H8033	H6012	H7585	H7121	

मूर्ख मानिसहरूले जान्दैनन् कि तिनका घर भूतहरूले पूर्ण छ अनि तिनले तिनीहरूलाई चिहानको गहिरो भागमा निमन्त्रणा गरेका छन्।